

(नियम १२ को उपनियम (२) संग सम्बन्धित)

बालीका रैथाने, स्थानीय जातहरुको दर्ताको लागि आवश्यक

प्रस्तावना

१. बाली : अलैंची
२. जात / चलनचलितकानामहरु : जिर्मले
३. राष्ट्रिय जीन बैकबाट प्राप्त स्थायी (Acc. number NGRC 08566)
४. बालीको छोटो इतिहास : (Brief History)

उत्पत्तिकाबारेमा

नेपालमा यस जातको अलैंचीको खेती इलाम जिल्लाको पुर्वी दक्षिणी भागको रोड गाउपालिकामा करिव १५० वर्ष अघि देखि सुरु भएको देखिन्छ । स्थानीय कृषक धनबहादुर स्याङ्गोले यस जातको खेतीको प्रचार प्रसार गरेको देखिन्छ । त्यहाबाट अन्यत्र यसको खेती विस्तार भएको हो । व्यवसायिक खेतीको विस्तार विगद ३० वर्ष देखि भएको पाइन्छ ।

महत्वका बारेमा

- कम प्रयोग भैरहेको, अन्नबाली राम्ररी नफस्टाउने, पानीको स्रोत भएको, बढी चिस्यान, सेपिलो, ओसिलो, छांयापर्ने, कम गहिरो माटो भएको, माटोमा प्रशस्त मात्रामा प्रांगारिक पदार्थ भएको जग्गाहरुमा अलैंची खेती सफलतापूर्वक गर्न सकिने ।
- ग्रामिण कृषकहरुको आय आर्जनमा सघाउने नगदे बाली जसले गर्दा वसाई - सराइ कार्य रोक्न र गरिवी न्यूनीकरण गर्न मद्दत पुरदछ ।
- निर्यातमूखी बाली भएकोले विदेशी मुद्रा आर्जन हुन्छ । निर्यात गर्ने क्रमका विभिन्न मूल्य शृङ्खलामा रोजगारीको सृजना हुन जान्छ ।
- पहाडी भेगमा संधैभरि खोसिदा खनजोत गरिदा, अन्नबाली खेती गरिदा माटो वगेर खेर जाने गर्छ । तर अलैंची खेती गरिदा माटो नवग्ने र भू-संरक्षणमा सघाउने हुँदा यसलाई “ वातावरण मैत्री ” बाली पनि भन्ने गरिन्छ । विभिन्न खाद्य परिकारहरु (पुलाउ, माछा, मासु, विर्यानी, मिठाई, केक, विस्कुट) वनाउंदा स्वादिलो र वास्नादारयुक्त वनाउनमा मसलाको रूपमा प्रयोग गरिन्छ । त्यस्तै उच्च कोटीको पेय पदार्थ मदिरामा समेत यसको प्रयोग भएको पाइन्छ ।
- औद्योगिक बाली हुनाले मसला उद्योग संचालन गर्न सकिने ।
- श्रम तथा रोजगारमूलक बाली ।
- अलैंची टिपेर फाल्ने लाँकाबाट चटाई, ढकिया लगायत विभिन्न सामाग्री बनाइ आम्दानी बढाउन सकिन्छ ।

- दमखोकी, अम्लपित्त, वाथरोग, वायुगोला, शक्तिवर्धक, र रक्तसोधनको लागि आयुर्वेदिक औषधि बनाउनमा समेत यसको प्रयोग गरिन्छ ।
- आयुर्वेदिक र यूनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी/पलक(Eye-lid) सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैंचीको प्रयोग गरिन्छ ।

अन्य केहीभएमा

यो जातको अलैंची इलाम जिल्लाको पूर्वी दक्षिणी भागको रोड गाँउपालिकाको जिर्मले भन्ने स्थानमा पाइने हुनाले जिर्मले भन्ने नामले प्रख्यात छ ।

५. जात छुट्याउने मुख्य गुणहरू (बोट, बाली, फलवादानाका रंग, रूप, दाना आदि)

यस जातको मुख्य विशेषतामा डाँठ तथा पात हरियो हुने, अत्याधिक भयाङ्गने, प्रति वटा ४२ देखि १०० वटा सम्म सरा लाग्दछ। यो अलैंची श्रावण अन्तिम हप्ता देखि भाद्र १५ गते सम्ममा पाकी सक्दछ । प्रति बोट २ देखि ५ वटा सम्म थुँगा लाग्ने गर्दछ। एउटा थुँगामा १२-२२ वटा फल तथा प्रति फल ५५ वटा बीउ औषत रूपमा रहेको हुन्छ। अन्य जातको तुलनामा यस जातको अलैंचीले कम पानी भएको स्थानमा समेत उत्पादन दिने भएकाले यसलाई पाखे अलैंचीको नामले समेत चिनिने गरेको छ । यो जात ६०० देखि १२०० मिटरको उचाइमा लगाइन्छ ।

६. बालीको हालको अवश्था (अवश्था के हो ठिक लगाउने)

धेरै घरधुरीले धेरै जग्गामा खेतीगरिहेको ✓	धेरै घरधुरीले थोरै/थोरैजग्गामा खेतीगरिहेको
थोरै घरधुरीले धेरै जग्गामा खेतीगरिहेको	थोरै घरधुरीले थोरैजग्गामा खेतीगरिहेको

७. बाली / जातको विशेषचारित्रिक गुणहरू - (Morphological Characteristics)

७.१ पातको आकार प्रकार रंग पातको लम्बाई ४३.२ सेमी तथा चौडाई ७.७५ सेमी रंग फिका हरियो। प्रति सरा १० वटा पात रहेको।

७.२ फुलको रंग पहेलो

७.३ कोशा वा फलवादानाको आकार प्रकार रंग आदि फलको रंग कलेजी तथा कोशा केही गोलो आकारको हुन्छ। फलको टुप्पा पटी केही हरियो तथा रुद्राक्षको जस्तो आकार देखिन्छ।

७.४ अन्यकुनै विशेषभएमा अन्य जातको तुलनामा कम पानी भएको स्थानमा समेत खेती गर्न सकिने

८. बाली / जातको बाली प्रणालीसंग सम्बन्धित गुणहरू (Agronomical Characteristics)

८.१ बोटको औषतउचाई (से.मी) १५० सेमी

८.२ ५० प्रतिशतफुलफुल्ने समय (रोपेको दिनबाट)

गानो छुट्याएर रोपेको बोट ३०० दिन

विउबाट तयार गरेको विरुवा ६६५ दिन

८.३ बालीपाक्ने समय(रोपेको दिनबाट)

गानो छुट्याएर रोपेको बोट ३१० दिन प्रथम पटक त्यस पछि सबै बर्ष उत्पादन लिइनो।

विउबाट तयार गरेको विरुवा ७५५ दिन प्रथम पटक त्यस पछि सबै बर्ष उत्पादन लिइनो।

८.४ प्रतिबोटकोशा /दाना संख्या २ देखि ५ वटा थुंगा

८.५ प्रतिकोशा /बालादाना संख्या १८ फल प्रति थुंगा तथा प्रति फल ४४ देखि ६२ वटा विजा औषत विउ संख्या ५५ प्रति क्यापसुल। शुख्खा कोषाको तौल ०.८५ ग्राम रहेको हुन्छ।

८.६ औषतउत्पादन(के.जी प्रती रोपनीवा कट्टा) ४५ किलो प्रति रोपनी

८.७ सो बाली/जातको खेती भैरहेको क्षेत्रफल ६००० हेक्टर

८.८ सो बाली/जातको खेतीको लागिउपयुक्त क्षेत्र

- क्षेत्रको उचाई (Altitude Range) मी. ६०० देखि १२०० मिटर
- हावापानी

८.९. प्रतिकुलता सहन सक्ने विषेश गुणहरूको विवरण

- सुख्खा: अन्य जातको तुलनामा यसले केही सुख्खा सहन सक्ने हुनाले पाखे अलैची समेत भनिन्छ।
- अन्य
- Table 1: Morphological characteristics of proposed varieties of large cardamom evaluated at ARS, Pakhribas, 2074/75

SN	Characteristics	Jirmale
1	Plant height (cm)	80.40
2		Most Dwarf
3	Plant vigor	Medium
4	Pseudo-stem diameter (cm)	6.5 cm x 2.5 cm
5	Rhizome color	Pinkish red
6	No. of leaves/tiller	9
7	Leaf size	narrow
8	Leaf length (cm)	36.60
9	Leaf width (cm)	6.10
10	Leaf thickness	leathery
11	Leaf shape	lanceolate
12	Leaf surface	Smooth
13	Leaf pubescence	
14	Leaf venation	invisible
15	Leaf margin	
16	Leaf orientation	Erect

Table 2: Specific characteristics of large cardamom

Growth habit	: Perennial herbaceous and shade loving plant (Sciophyte) having subterranean rhizomes, which gives rise to leafy shoots and spikes
Rhizome	: Dull red color
Stem	: Pseudo-stem (tiller), leafy shoots
Stem color	: Maroonish to greenish and pinkish
Plant height	: 1.5 to 3.0 m
Leaf	: Leaf blade oblong lanceolate, glabrous, base rounded or cuneate, apex long cuspidate
Ligule	: Membranous, apex rounded, emarginate; petiole absent or nearly so on proximal leaves
Leaf color	: Green or dark green
Leaf pubescence	: Glabrous
Inflorescence	: Dense spike on a short peduncle
Flowering sequence	: Acro-petal sequence
No of flowers/spike	: 40 to 50 flower buds
Pollination	: Crosspollinated by bumble bees
Flower types	: Bisexual, zygomorphic, hetero-stylous (pin type) flowers
Flowers color	: Yellow, white with blue stripes and yellow borders
Capsule (fruit)	: Tri-locular many seeded capsule
Capsule shape	: Globule with ten undulate wings
Capsule color	: Reddish brown to dark pink, purple
Skin	: Rough, dried, wrinkly, tough paper like skin
Seed	: Seed numerous held by viscous sugary pulp
No of seeds/capsule	: 16 to 50
Seed color	: Whitish in immature stage and dark brown to black in mature stage
Flavor/aroma	: Strong-flavored, pungent, fresh, woody, smoky aroma
Essential oil	: 2-3% rich in cineole
Plant parts used	: Dried capsules
Medicinal uses	: Carnative, stomachic, diuretic and cardiac stimulant properties.

- Capsules: 20-25 mm long; oval to globule shape
- Cardamom oil: (3% of essential oil rich in cineole)

Table 3: Botanical characteristics of large cardamom

Plant	Sub-terranean rhizome and several leafy shoots
Tillers	15 to 140 tillers/bush/plant/clump
Plant height	1.7 to 2.6 m
Leaves	Distichous, simple, linear and lanceolate, glabrous on both sides with a prominent mid-rib
Leaf number	9 to 13/tiller
Inflorescence	Condensed spike on a short peduncle
Flowers	Bracteate, bisexual, zygomorphic, epigynous, and cuspidated
Perianth	Yellowish, differentiated into calyx, corolla and anther crest
Pollination	Cross-pollinated
Flower number	40–50/spike, open in the acropetal sequence
Flowering season	March-April at lower altitude & June-July at higher altitude
Pollinator	Bumble bees
Spike	10-15 capsules

Capsules	Round or oval shaped, tri-locular with many seeds
Capsule color	Reddish brown to dark pink
Seeds	Whitish (immature) & dark grey to black (maturity)
Harvesting	August-September at lower altitude & October-December at higher altitude

Table 4: Agronomical characteristics of proposed varieties of large cardamom evaluated at ARS, Pakhribas, 2074/75

SN	Characteristics	Jirmale
1	No of mature & new tillers/bush	33
2	Tiller diameter (mm)	8.5
3	Stem size	Thin
4	Tiller color	Dark green
5	Tiller bearing	more tillering
6	Capsule length	1.85
7	Capsule diameter	1.09
8	Capsule weight (g)	0.848

८.१०. खेतीप्रविधिबारे जानकारी - हावापानी,माटो,बीउ दर,रोप्ने समय,मलखाद,गोडमेल, बालीभित्रयाउने समय,रोग कीरा)

२.१ हावापानी :

यसको खेती समुद्रसतह देखि ६०० मिटर देखि १२०० मिटर सम्म गर्न सकिन्छ। यसको लागि उपयुक्त तापक्रम १०-३० डिग्री सेल्सियस हुने पहाडी क्षेत्र हो। अलैंची खेतीले बढी आद्रता भएको स्थान मन पराउन्छ। ९० प्रतिशत वा सो भन्दा बढी सापेक्षिक आद्रता भएमा राम्रो मानिन्छ। तर कम आद्रता भए पनि खेती नहुने भने होइन। वर्षा जति धेरै भयो त्यती राम्रो हुन्छ। उचित निकासको व्यवस्था हुनु नितान्त जरुरी छ। वार्षिक सरदर वर्षा १६०० देखि ५००० मिलीमिटर हुने स्थानमा यसको व्यवसायिक खेती गरिन्छ। कुल वर्षा भन्दा पनि यसको फैलावट बढी महत्वपूर्ण हुन्छ। अलैंचीलाई वार्षिक २०० दिन वर्षा भएमा अन्यन्त राम्रो हुन्छ। यसले बढी हुरी वतास सहन सक्दैन। त्यस्तै तुसारो तथा हिउँ पनि यस बालीले सहन सक्दैन।

माटो: अलैंची खेती हल्का अम्लिय (४.५ -६.५ सम्म पि.एच. मान भएको) माटोमा राम्रो हुन्छ। पि.एच. मान ४.५ भन्दा कम भएमा विरुवा राम्रोसंग नसप्रने तथा मर्ने हुन्छ। पि.एच. मान ६.० भन्दा कम भएमा *Fusarium* वर्गको दुसीले बढी सताउदछ। पानी नजम्ने, दोमट माटो, प्रशस्त प्रांगारिक पदार्थ भएको स्थानमा धेरै वर्षसम्म वगान टिकीरहन सक्दछ। फस्फोरस र पोटासको मात्रा मध्यम तथा नाइट्रोजनको मात्रा अधिक भएको माटो राम्रो हुन्छ। चिम्ट्याइलो रातो माटोमा पानी जम्ने, वर्षातमा पहिरो जान सक्ने तथा वर्षा नभई पानी कम हुँदा माटो कक्रक्क पर्ने हुँदा यसलाई राम्रो मानिन्दैन।

रेखांकन, बिरुवा रोप्ने, गोडमेल र सिंचाइ

अलैंची बिरुवा रोप्न, जग्गाको तयारी गर्दा सबभन्दा पहिले छाहारी पहिला देखि भएको स्थान हो वा नयाँ छाहारी बोट लगाउनु पर्ने हो त्यसलाई मध्यनजर राख्नु पर्दछ। यदि छाहारी बोट नयाँ लगाउनु पर्ने हो भने बिरुवासार्नु भन्दा १-२ वर्ष अगाडि छाहारी बोट लगाउने त्यस पछि मात्र बिरुवासार्ने तयारी कार्य

गर्नु उपयुक्त हुन्छ । बिरुवासार्ने तयारी कार्यमा सबभन्दा पहिला जमिनको सफाइ गर्नु पर्दछ । जमिनको सफाइ कार्य गर्दा अनावश्यक रहेका बोट बिरुवाहरु फडानी गर्ने, छाहारी बोट वाक्लो भएमा ठिक मिलाउने तथा पुराना अलैंचीका ठुटा वुटाहरु भएमा जरै देखि उखेली जलाउने वा पुर्ने कार्य गर्नु पर्दछ अन्यथा ती वोटहरुले रोग तथा कीराहरु फैलाउन सक्दछन् । जमिनको सफाइ गरीसके पछि २.०X२.० मिटरको दुरीमा खाडल खन्ने स्थान नाप जांच गरी किला गाडी राख्नु पर्दछ ।

उपरोक्त अनुसारको दुरीमा बिरुवा लगाउनु भन्दा ४५ दिन अगावै खाडल खन्नु पर्दछ । १५ दिन सम्म खाडल खुला राखी बिरुवालगाउनु भन्दा १ महिना अगाडि मनसुनी वर्षा अगाडिनै खाडल पुरी वीच भागमा किला गाडी छाडनु पर्दछ । ३० से.मि. X ३० से.मि. X ३० से.मि. (लम्बाइ X चौडाइ X गहीराइ) को खाडल खन्नु पर्दछ । यदि जमिन निकै कडा छ भने गहीराइ ४५ से.मि. सम्म बनाउनु आवश्यक हुन्छ । खाडल खन्दा १५ से.मि. माथि सतहको माटो अलग र त्यसभन्दा गहीराइको माटो अलग बनाइ राख्नु पर्दछ । सतहको माटोमा प्रति खाडल ८-१० के.जी. कुहिएको कम्पोष्ट मलको साथमा तोरी र नीमको पिनाको मिश्रण २०० ग्रामका दरले दिनु राम्रो हुन्छ ।

बिरुवा रोजे अलैंचीको बिरुवा रोप्दा निरोगी बिरुवामात्र प्रयोग गर्नु पर्दछ । बिरुवा रोप्नु अगाडि दुसीनासक विषादीको भोलमा (डाइथेन ऐम ४५ प्रति लिटर पानीमा २.५ ग्राम मिसाएर तयार गर्ने) बिरुवाको जरा २०-३० मिनेट डुवाएर ओभानो बनाइ रोप्नु पर्दछ । एक महिना अगाडि पुरेर राखेको खाडलमा प्रति खाडल ३ बिरुवा त्रिकोण आकारमा रोप्नु पर्दछ । १ हेक्टर जमिनमा सरदर १२००० बिरुवा आवश्यक पर्दछ । बिरुवा ५-८ से.मि. सम्म गहिरो गरेर रोप्नु उपयुक्त हुन्छ । बिरुवा रोपीसके पछि वीचमा किला गाडेर हल्कासित वाँध्नु पर्दछ ।

गोडमेल : अलैंचीमा मनसुन वर्षा सुरु हुनासाथ भार, बुट्यानहरु प्रशस्त आउदछन् । भार बुट्यानले खाद्यप्रदार्थमा प्रतिस्पर्धा गर्नुका साथै रोग कीराहरुलाई वासस्थान प्रदान गर्दछ । यसले हावाको संचार र प्रकाशमा समेत रोकावट गर्दछ । वर्षा सुरु भएपछि पानी जम्ने हुन्छ । पानी जमेमा जराको श्वास प्रश्वास प्रक्रियामा अबरोध पुगी अक्सिजनको कमी हुन्छ । जसले गर्दा बिरुवा कमजोर भई उत्पादनमा छास आउने, पाना कुहिने हुन्छ । तसर्थ वर्षासुरु हुनासाथ भारपात हटाउने साथै पानी निकासको प्रबन्ध मिलाउनु पर्दछ ।

मलखाद प्रयोग अलैंचीलाई प्राय गरेर प्रांगारिक मल मात्र दिने चलन छ । प्रांगारिक मल वर्षको एक पटक अलैंची टिपेपछि दिनु उपयुक्त हुन्छ । अलैंचीको भ्याडमा मलखाद दिंदा जरालाई कम चोटपटक लाग्ने गरी भ्याडको वरिपरि साधारण खोस्निएर मल राखी माटो तथा पातपतिंगरले छोप्नुपर्दछ । सुख्खा समयमा मलखाद प्रयोग गर्नु हुदैन । प्रति भ्याड करिव ८ देखि १० किलो राम्रो संग पाकेको गोबर वा कम्पोष्ट मल एक पटकमा दिनु पर्दछ । रासायनिक मल भने सिंचाइ को राम्रो सुविधा भएको स्थानमा मात्र दिनु उपयुक्त हुन्छ । प्रति भ्याड १०, १५, १० ग्राम नाइट्रोजन, फस्फोरस र पोटास दिनु पर्दछ । नाइट्रोजनको आधा भाग र फस्फोरस र पोटासको पुरै भाग अलैंची टिपाइ पछि प्रांगारिक मलसंगै र आधा भाग नाईट्रोजन, फूल फुल्नु अगावै दिनु पर्दछ ।

सिंचाइ अलैंचीको बिरुवाले सुख्खा र सुष्क हावापानी मन पराउदैन । लगातार २ महिना सम्म पानी नपाएमा अधिकांस बिरुवा मर्दछ । तसर्थ अलैंचीलाई आवश्यक मात्रामा पर्याप्त पानी दिनुपर्दछ । जमिनको मोहडा, छापो तथा छाहारीको व्यवस्था र प्राकृतिक वर्षाले सिंचाइ को आवश्यकता निर्धारण गर्दछ । अलैंची बालीको लागि जेठ असारबाट असोज महिना सम्म प्राकृतिक वर्षा भैरहने हुनाले सिंचाइ को आवश्यकता पैदैन । अन्य समयमा आवश्यकता हेरी हप्ताको २ पटक सम्म सिंचाइ दिनु पर्दछ ।

बाली भित्राउने यो जातको अलैंची श्रावण १५ देखि -भाद्र १५ सम्मा पाकी सकदछ। अलैंचीको दाना भित्रको बियाँ खेरोबाट कालोमा परिणत भएपछि अलैंची टिप्प रुकिन्छ। अलैंची टिप्प रुकिन्छ थुगांको फेद, जुन पानासंग जोडिएको हुन्छ, राम्ररी काटी टिप्प रुकिन्छ। थुंगा काटदा अन्य दुसा पाना, लाकालाई चोट पुऱ्याउन हुँदैन। टिपेको थुंगालाई ३-४ दिन गुम्स्याएर छोड्याएर भट्टमा सुकाउनु पर्दछ।

रोग किरा

रोग अलैंचीमा छिर्के तथा फुर्के जस्ता भाइरस जन्य रोग लाग्ने गरेकोमा हाल विउबाट विरुवा उत्पादन गरी रोपण कार्यबाट यो रोगको प्रकोप निकै कम भएको छ। यसको लागि विरुवा भाइरस रहित बनाउन अलैंची विकास केन्द्र फिक्कल इलाममा तन्तु प्रजनन विधिबाट विरुवा उत्पादन सुरु गरीएको छ। दुसी जन्य रोगहरुमा गानो कुहिने, बगान डढने, फल नपाक्ने, वेर्ना कुहिने जस्ता रोग लाग्ने गरेता पनि बगानको नियमित सरसफाई, दुसी नासक विषदीको प्रयोगबाट क्षतीको न्युनीकरण तथा उपचार गर्न सकिन्छ।

किराहरु खासगरी गवारो, भुसिल किरा, लाहि, थिप्स र खुम्रे किराले यसमा दुख दिने गरेता पनि यसको जैविक तथा रसायनिक दुवै विधिबाट नियन्त्रण गर्न सकिन्छ।

८.११ उत्पादन / उत्पादकत्व (प्रति रोपनीवा कठा) ५५ किलो प्रति रोपनी

८.१२ बाली प्रणाली

छहारी दिने रुख खासगरी उत्तीसको छहारीमा यसको खेती कृषि वन प्रणालीमा गरीन्छ।

८.१३ सो बालीजातको उपउत्पादन (Bi-products) र त्यसको महत्व केहीभएमा....

बाली लिएपछि

- अलैंची टिपेर फाल्ने लाँकाबाट चटाइ, ढकिया लगायत विभिन्न सामाग्री बनाइ आम्दानी बढाउन सकिन्छ।
- छोडाएर बांकी रहेको थुंगा तथा लाकाहरुबाट कम्पोष्ट मल बनाउन सकिन्छ।

९.० बिशेष पोषण, औषधिय, ब्यापारिक, सामाजिक, सांस्कृतिक गुण तथा पहिचानहरुको विस्तृत विवरण

- दमखोकी, अम्लपित्त, वाथरोग, वायुगोला, शक्तिवर्धक, र रक्तसोधनको लागि आयुर्वेदिक औषधि बनाउनमा समेत यसको प्रयोग गरिन्छ।
- आयुर्वेदिक र यूनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी/पलक (Eye-lid) सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैंचीको प्रयोग गरिन्छ। अरब देशहरूमा चिया र कफी बनाउन तथा युरोपियन देशहरूमा उच्चकोटिको मदिरा तयार गर्न टिन्चर र कफी बनाउन अलैंचीको प्रयोग गरिन्छ (Ravindran & Pillai, 2012)।
- (**नोट :** माथिकाविवरणहरुको लागिकम्तीमा १० जना कृषकको खेत बारीबाट १ सिजनअध्ययनगरि लिएको तथ्यांकलाई टेबल बनाई पेश गर्नु पर्नेछ) साथै २०-२५ जना कृषकसंग छलफल गरि उल्लेखितविवरणहरु पेश गर्नु पर्नेछ)

१०. बीउविजनको संरक्षण र बीउउत्पादनतथाआपुर्तीको अवश्था

- संरक्षण गर्ने संस्था : अलैंची विकास केन्द्र फिक्कल, इलाम
- बीउउत्पादनगर्ने संस्था : अधिकारी नर्सरी उद्योग, रोड गाऊपालिका ६ जिर्मले

- उपलब्धहुन सक्ने परिमाण : आवस्यकतानुसार २०० किलो प्रति वर्ष
 - उपलब्धहुने स्थान : जिम्ले इलाम
 - श्रोत बीउउपलब्धहने तरिका सम्पर्क रेशमा अधिकारी ९७४२६०६६३५ र ९७४९५०३३४९

११. बालीजातदर्तागर्नको उद्देश्य (व्यावसायिक, संरक्षण.....आदि)

जातिय संरक्षण तथा पहिचानको लागि

१२. माथिउल्लेखितबुँदा ५ माआधारित भएर खिचिएकाफोटाहरु

१३. यो जातदर्ताको लागि आवेदन दिएको पत्रको बोधार्थ जानकारी नजिकको कृषि प्रसार र कृषि अनुसन्धानका कार्यालयहरुमा पठाउन् होला

१४. कृपकहरुले यो जातका सम्बन्धमा दिएकाप्रतिक्रिया समेटिएको २-५ मिनेट सम्मको भिडियो किलप

१५. तथ्यांकलिने व्यक्तिको विवरण :

नामः सन्तोष थापा पदः बाली संरक्षण अधिकृत

ठेगाना अलैंची विकास केन्द्र फिक्कल इलाम।

ଫୋ.ନ ୦୨୭ ୫୪୦୧୩୨ Email : alaichibikash033@gmail.com

मिति २०७६।०९।०१

१६. विवरण पेशागर्ने संस्था वा व्यक्तिको विवरण छाप आदि

नामः पदम् प्रसाद अधिकारी

ठेगाना अलैंची विकास केन्द्र फिक्कल इलाम।

फो.न ०२७ ५४०९३२, ९८५२६८०९६७ Email : alaichibikash033@gmail.com

मिति २०७६।०९।०१

